

अनुसूची-१३
(दफा ४२ को उपदफा (१) सँग सम्बन्धित)

कार्य सम्पादन मूल्यांकन फाराम

विवरण पेश गरेको कार्यालय :-

दर्ता नं. :-

मिति :-

कर्मचारीको नाम :-

सङ्केत नं. :-

पद :-

तह :-

सेवा :-

समूह:-

कार्यालयको नाम :-

मूल्यांकन अवधिमा कार्यरत निकाय :-

मूल्यांकन अवधि :- मिति देखि सम्म

खण्ड (क)

सम्पादित कामको विवरण:-

कामको विवरण	
१.	
२.	
३.	
४.	
५.	

सम्बन्धित कर्मचारीको दस्तखत :-

मिति :-

खण्ड (ख)

सुपरिवेक्षक र पुनरावलोकनकर्ताको मूल्यांकन:-

विषय	सुपरिवेक्षकको मूल्यांकन					पुनरावलोकनकर्ताको मूल्यांकन				
	पूर्णाङ्क	अति उत्तम	उत्तम	सामान्य	न्यून	पूर्णाङ्क	अति उत्तम	उत्तम	सामान्य	न्यून
६.२५	६.२५	५.२५	४.२५	३.२५	२.५	२.५	२	१.५	१	
१. सम्पादित कामको समग्र विवरण	६.२५					२.५				
२. सम्पादित कामको समग्र लागत	६.२५					२.५				
३. सम्पादित कामको समग्र समय	६.२५					२.५				
४. सम्पादित कामको समग्र गुण	६.२५					२.५				
पूर्णाङ्क	२५					१०				
प्राप्ताङ्क (अङ्क र अक्षरमा)										

सुपरिवेक्षकको

दस्तखत :-

नाम, थर :-

पद :-

तह :-

मिति :-

पुनरावलोकनकर्ताको

दस्तखत :-

नाम, थर :-

पद :-

तह :-

मिति :-

खण्ड (ग)**पुनरावलोकन समितिको मूल्याङ्कन**

विषय	पुनरावलोकन समितिको मूल्याङ्कन				
	पूर्णाङ्क	अति उत्तम	उत्तम	सामान्य	न्यून
	१	०.७५	०.५०	०.२५	
१. विषयबस्तुको ज्ञान र सीप	१				
२. कार्य जिम्मेवारी र नतिजा मूल्याङ्कन	१				
३. सिर्जनशीलता र अग्रसरता	१				
४. उत्तरदायित्व र पेशागत इमान्दारीता	१				
५. समयपालना र अनुशासन	१				
पूर्णाङ्क	५				
प्राप्ताङ्क (अङ्क र अक्षरमा)					

कूल प्राप्ताङ्क:-

अङ्कमा

अक्षरमा

पुनरावलोकन समितिका पदाधिकारीहरूको:

नाम :-

पद :-

कर्मचारी सङ्केत नं. :-

दस्तखत

१)

२)

३)